



®

प्रभु इन्स्योरेन्स लिमिटेड

तिनकुन्ने, काठमाडौं, नेपाल | फोन: ९७७-९-५९९२२६९, ५९९२२२०, ५९९२०५५ | फ्याक्स: ९७७-९-५९९२२४७
इमेल: info@prabhuinsurance.com | वेब साइट: www.prabhuinsurance.com

protecting your future.

व्यावसायिक सवारी साधन बीमाको प्रस्ताव फाराम :

(सरकारी/सरकारी बाहेक)

प्रस्तावकको	पुरा नाम :	प्रस्तावक भन्दा फरक	पुरा नाम :
	ठेगाना :	व्यक्ति सवारी साधनको	ठेगाना :
	टेलिफोन :	मालिक भएमा	टेलिफोन :
	ई-मेल :		ई-मेल :
	पेशा :		पेशा :
प्रस्तावित सवारी साधनको	इन्जिन नं.:	च्यासिस नं. :	
	दर्ता नं.:	बनाउने कम्पनी :	
	बनोट :	मोडेल :	
	बनेको वर्ष :	घन क्षमता (क्यूबिक क्यापासिटी) :	
	सरसामान बाहेक सवारी साधनको घोषित मूल्य:	भार वहन क्षमता/चालक सहित सिट क्षमता :	
	सरसामानको विवरण सहित घोषित मूल्य:	दर्ता मिति :	
	जम्मा घोषित मूल्य :	खरिद मिति :	
१	तपाईं निम्नमध्ये कुन प्रकारको बीमालेख लिन चाहनु हुन्छ ? (क) व्यापक (प्याकेज) (ख) तेस्रो पक्ष प्रतिको दायित्व (ग) तेस्रो पक्ष प्रतिको दायित्व र आगलागी (घ) तेस्रो पक्षप्रतिको दायित्व र चोरी (ङ) तेस्रो पक्ष प्रतिको दायित्व र चोरी तथा आगलागी		
२	के तपाईं प्रस्तावित गाडीको दावीको सम्बन्धमा "स्वेच्छिक अधिक" वहन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने रकम खुलाउनु होस् । नोट : स्वेच्छिक अधिकको रुपमा रु. १,०००, रु. २,०००, रु. ५,००० वा रु. १०,००० वहन गर्दा शुरु बीमाशुल्कमा क्रमशः १०%, १५%, २०% र २५% छुट पाइनेछ ।		
३	निम्नलिखित कुन उद्देश्यको लागि सवारी साधन प्रयोग गरिन्छ ? (क) भाडा वा इनामको लागि यात्री तथा तिनीहरूको सामान ढुवानी गर्न (ट्याक्सी वा बस) (ख) प्रस्तावकको आफ्नै मालसामान ढुवानी गर्न (निजी ढुवानी) (ग) भाडा वा इनामको लागि अन्य व्यक्तिको मालसामान ढुवानी गर्न (सार्वजनिक ढुवानी) (घ) अन्य (उल्लेख गर्नुहोस्)		(क) (ख) (ग) (घ)
४	के गाडीमा पछाडि दोब्बर पांग्रा र दोब्बर स्प्रिङ जडान गरिएको छ ?		
५	गाडी प्रयोग गरिने मुख्य भौगोलिक क्षेत्र कुन हो ?		
६	सधैं जसो प्रस्तावित गाडी राख्ने स्थानको ठेगाना उल्लेख गर्नुहोस् ।		
७	धेरै जसो प्रस्तावित गाडी खुला स्थान वा ग्यारेजमध्ये कहाँ राखिन्छ ?		
८	के निजी प्रस्तावित गाडी पूर्ण आवधिक मर्मत भएको अवस्थामा रहन्छ ?		
९	के तपाईंले प्रस्तावित गाडीको अन्य कुनै बीमा गर्नु भएको छ ? यदि छ भने बीमकको नाम र बीमा समाप्त हुने मिति खुलाउनु होस् ।		
१०	के तपाईं विगतका बीमकहरूबाट दावी रहित छुट (No-Claim Discount) पाउनु हुन्थ्यो ? यदि पाउनु हुन्थ्यो भने कृपया छुटसमेत खुल्ने गरी नवीकरण सूचना संलग्न गर्नुहोस् ।		
११	के कुनै कम्पनी वा बीमकद्वारा कहिल्यै (क) तपाईंको प्रस्ताव अस्वीकार गरिएको थियो ? (ख) विशेष शर्त राखिएको थियो ? (ग) तपाईंको गाडीको बीमालेख रद्द गरिएको वा नवीकरण गर्न अस्वीकार भएको थियो ?		(क) (ख) (ग)
१२	तपाईंको आफ्नै वा आफैंले हाँकेको सम्पूर्ण गाडीमा विगत तिन वर्षमा भएको दुर्घटना र हानिको विवरण दिनुहोस् ।		
१३	के तपाईं हुलदङ्गा, हडताल, नागरिक उपद्रव, द्रेशपूर्ण कार्य, विध्वंसात्मक कार्य तथा आतङ्ककारी गतिविधि जोखिम समूहको बीमा सुरक्षा गर्न चाहनु हुन्छ ?		
१४	निम्नलिखित व्यक्तिहरूको दुर्घटना बीमाको लागि संख्या तथा विवरण खुलाउनु होस् । (क) चालक (ख) परिचालक (ग) हेल्पर (घ) अन्य कर्मचारी (संख्या तथा पदको विवरण खोल्नुहोस्)		
१५	दुर्घटना बीमा गर्नु पर्ने यात्रीहरूको संख्या उल्लेख गर्नुहोस् । (त्यस्तो संख्या अनुमति प्राप्त सीट संख्या अनुरूप हुनु पर्नेछ ।)		
१६	के तपाईं सवारी साधन दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म ल्याउन लाग्ने खर्चको बीमा गराउन चाहनु हुन्छ ? नोट : १ (क) यो बीमा गराएमा सवारी साधन (कन्स्ट्रक्सन इक्वूपमेण्ट भेहिकल बाहेक) दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म निकाल्दा लाग्ने आवश्यक तथा वास्तविक खर्च बीमकले व्यहोर्ने छ । तर सो वापत बीमकले भुक्तानी गर्ने रकम सवारी साधन (जडित पाटपूर्जा सहित) को घोषित मूल्यको ५% वा एकलाख रुपैयाँमध्ये जुन घटि हुन्छ सो भन्दा बढी हुने छैन । (ख) यो बीमा गराएमा कन्स्ट्रक्सन इक्वूपमेण्ट भेहिकल दुर्घटना भई सडकबाट बाहिर गएमा सो सवारी साधनलाई सडकसम्म निकाल्दा लाग्ने आवश्यक तथा वास्तविक खर्च बीमकले व्यहोर्ने छ । तर सो वापत बीमकले भुक्तानी गर्ने रकम सवारी साधन (जडित पाटपूर्जा सहित) को घोषित मूल्यको ५% वा दुई लाख पचास हजार रुपैयाँमध्ये जुन घटि हुन्छ सो भन्दा बढी हुने छैन । २ (क) कन्स्ट्रक्सन इक्वूपमेण्ट भेहिकल बाहेकको सवारी साधनको लागि यो बीमा गराउन प्रति सवारी साधन रु. ५०० थप बीमाशुल्क लाग्नेछ । (ख) कन्स्ट्रक्सन इक्वूपमेण्ट भेहिकलको लागि यो बीमा गराउन प्रति सवारी साधन रु.१,००० थप लाग्नेछ ।		
	बीमा अवधि	देखि	सम्म

म/हामी यसद्वारा घोषणा गर्दछु/गर्दछौं कि माथि उल्लेखित विवरण साँचो हो र म/हामी सहमत छु/छौं कि यो घोषणा र माथि उल्लेखित उत्तर मेरो/हाम्रो र प्रभु इन्स्योरेन्स लिमिटेड बीचको करारको आधार हुनेछ ।

मिति :

अभिकर्ता :

प्रस्तावकको हस्ताक्षर

महत्वपूर्ण सूचना :

सवारी साधनको बीमाङ्क निर्धारण देहाय बमोजिम हुनेछ :-

- (क) प्रत्येक बीमा अवधिको शुरूमा बीमितले घोषणा गरेको मुल्यलाई सो बीमा अवधिको लागि सवारी साधनको बीमाङ्क मानिनेछ ।
- (ख) सवारी साधनको उत्पादकले मूल्यसूची उपलब्ध गराईरहेको सवारी साधनको खण्ड (क) बमोजिमको घोषित मूल्य निर्धारण गर्दा बीमितले प्रत्येक बीमा अवधिको शुरूमा यस बीमालेख अन्तर्गत बीमा हुने ब्राण्ड र मोडेलको सवारी साधनको तथा सोमा जडित पार्टपूजाको उत्पादकले उपलब्ध गराएको मूल्यसूचीबाट देहाय बमोजिम ऱ्हास कट्टी गरी घोषित मूल्य कायम गर्नु पर्नेछ ।

नेपालमा दर्ता भएको मितिदेखि गणना गर्दा सवारी साधनको उमेर	हास कट्टीको दर
६ महिनाभन्दा कम	० प्रतिशत
६ महिनादेखि १ वर्षभन्दा कम	५ प्रतिशत
१ वर्षदेखि २ वर्षभन्दा कम	१० प्रतिशत
२ वर्षदेखि ३ वर्षभन्दा कम	१५ प्रतिशत
३ वर्षदेखि ४ वर्षभन्दा कम	२५ प्रतिशत
४ वर्षदेखि ५ वर्षभन्दा कम	३५ प्रतिशत
५ वर्षदेखि १० वर्ष भन्दा कम	४० प्रतिशत
१० वर्ष वा सो भन्दा बढी	५० प्रतिशत

- (ग) सवारी साधनको उत्पादकले मूल्य सूची उपलब्ध गराउन छोडेको वा दर्ता भएको मितिदेखि गणना गर्दा पाँच वर्ष वा सोभन्दा बढी उमेर पुगेको सवारी साधनको खण्ड (क) बमोजिमको घोषित मूल्य निर्धारण गर्दा प्रत्येक बीमा अवधिको शुरूमा बीमित र बीमकको आपसी सहमतिबाट तय गर्नु पर्नेछ ।